

प्रेस विज्ञप्ति

(मिति: २०७७।१।१०)

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयासहरू गर्दै आएको छ । यसै क्रममा नेपाल सरकारले वि.सं. २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गरेको थियो ।

तत्पश्चात २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पको रूपमा मेलम्ची, याङ्गी र लार्केबाट दैनिक कूल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

सोही अनुसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्गी र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि वि.सं. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई यस समितिबाट पानी पथान्तरणका लागि निरन्तर कार्य भइरहेको छ । विभिन्न आरोह अवरोहहरू पार गर्दै यस आयोजनाको महत्वपूर्ण संरचनाहरूको निर्माण सम्पन्न गरी गत असार २१ गतेबाट परीक्षण थालनी गरिएकोमा असार ३० गते गेट नं १७ दुर्घटना हुनगई परीक्षण स्थगित गरिएको थियो । सुरक्षाका विभिन्न उपायहरूको अबलम्बन गरी कार्य गर्दागर्दै पनि सो घटना भएपछि आयोजनाले यसलाई गम्भीर रूपमा लिई पुनरावलोकनका कार्यहरू सम्पन्न गरेको छ । यस क्रममा देश भित्र र बाहिरका स्वतन्त्र विज्ञहरूबाट संरचनाहरूको अध्ययन गरी प्राप्त प्रतिवेदनका आधारमा गर्नुपर्ने सुधारका कार्यहरू सम्पन्न गरिसकिएको छ ।

यसरी सुरुङका सम्पूर्ण सुरक्षाका मापदण्डहरूको पुनरावलोकन तथा सुधार कार्य सम्पन्न भएपश्चात यही २०७७ फागुन १० गते सोमवारबाट सुरुङमा पानी प्रवाह गरी परीक्षण कार्य शुभारम्भ गरिएको छ । यस क्रममा आयोजनाले विभिन्न समस्या र चुनौतीहरूलाई किनारा लगाउँदै काठमाडौंबासीको व्यग्र प्रतीक्षालाई सम्बोधन गर्न आजैबाट नयाँ आयामको थालनी गरेको छ । सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । यसरी पानी प्रवाह गर्दा सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिक अनुमान छ । परीक्षण अवधि करिब दुई महिनाको हुनेछ ।

सोमवार मेलम्ची हेडवर्क्स साइटमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री मणि चन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरुङ परीक्षण कार्यको थालनी गर्नुभयो । शुभारम्भ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सरिक हुनुभयो ।

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रसोधन गर्ने प्रसोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवर्क्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवर्क्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । अहिलेको अन्तरिम व्यवस्था अन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ र त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास समितिले लिएको छ ।

पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरू साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाव बढ्नसक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन हुन सर्वसाधारणमा अपिल गर्दछौं ।

अन्तमा, राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गर्ने नेपाल सरकार र निरन्तर सहयोग गर्ने स्थानीय जनता, राजनीतिक दल, निर्माण व्यवसायी, परामर्शदाताहरू, सुरक्षाकर्मीका साथै सूचना प्रवाह मार्फत् आम जनतालाई सुसुचित गर्नुहुने पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

मेलम्ची खानेपानी विकास समिति,
पानीपोखरी काठमाडौं ।